

आज मिति २०७८ साल असोज १९ गते मंगलबारका दिन यस साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख श्री बिर्मला देवी बुड्थापाज्यूको अध्यक्षतामा आ.व.२०७८/०७९ को चौथो कार्यपालिका बैठक देहाय बमोजिमको उपस्थितिमा बसी निम्नानुसारका प्रस्तावहरु माथि छलफल गरी निर्णय पारित गरियो ।

उपस्थिति:

क्र.सं.	नाम, थर	पद	सम्पर्क नं.	दस्तखत
१.	श्री बिर्मला देवी बुड्थापा	अध्यक्ष एवं कार्यबाहक नगर प्रमुख	९८६८७०७४४६	
२.	श्री अमर बहादुर शाह	सदस्य एवं वडा अध्यक्ष वडा नं.-१	९८६८४३६५५५	
३.	श्री कालु सिंह कुँवर	सदस्य एवं वडा अध्यक्ष वडा नं.-२	९८५८६५०७१२	
४.	श्री कृष्ण बहादुर बुढा	सदस्य एवं वडा अध्यक्ष वडा नं.-३	९८६५६२६२६४	
५.	श्री बालगिरी कुँवर	सदस्य एवं वडा अध्यक्ष वडा नं.-४	९८४८६७७५०२	
६.	श्री उजिरे साउँद	सदस्य एवं वडा अध्यक्ष वडा नं.-५	९८६८५२५५६	
७.	श्री प्रेम राज शर्मा	सदस्य एवं वडा अध्यक्ष वडा नं.-६	९८४८६१२७६०	
८.	श्री मिठ्ठु सिंह भाट	सदस्य एवं वडा अध्यक्ष वडा नं.-७	९८४८४११६९९	
९.	श्री टंक बहादुर कुँवर	सदस्य एवं वडा अध्यक्ष वडा नं.-८	९८६९१५६८६६	
१०.	श्री ध्रुव बहादुर थापा	सदस्य एवं वडा अध्यक्ष वडा नं.-९	९८४८५५४०३५	
११.	श्री लाल बहादुर खडका	सदस्य एवं वडा अध्यक्ष वडा नं.-१०	९८४८६९२९४८	
१२.	श्री गणेश बहादुर खडका	सदस्य एवं वडा अध्यक्ष वडा नं.-११	९८६५८३२६४५	
१३.	श्री प्रकाश बहादुर राना	सदस्य एवं वडा अध्यक्ष वडा नं.-१२	९८४८५३०१९१	
१४.	श्री सागर सिंह सोनार (बाब्ली)	सदस्य एवं वडा अध्यक्ष वडा नं.-१३	९८५८४२६५२४	
१५.	श्री कर्ण बहादुर साउँद	सदस्य एवं वडा अध्यक्ष वडा नं.-१४	९८४८६७७९८६	
१६.	श्री जीत बहादुर निशानी लुहार	सदस्य	९८६२५०१०८८	
१७.	श्री दुरी देवी कुँवर	सदस्य	९८१४६६७२१०	
१८.	श्री सुरत बहादुर भुल	सदस्य	९८६९४४०७५९	
१९.	श्री सावी मिजार	सदस्य	९८०४६८३८३५	
२०.	श्री शंकर भुल	सदस्य	९८४८६००८७६	
२१.	श्री जयन्ती देवी बोगटी	सदस्य	९८६८८००१८२	
२२.	श्री सावित्री देवी कुँवर	सदस्य	९८६८७२४०६२	
२३.	श्री शान्ती देवी जोशी	सदस्य	९८४८५२६५४९	
२४.	श्री लक्ष्मी प्रसाद शर्मा	सचिव प्र.प्र.अ.	९८५८४३०१११	

आमन्त्रित:

२५.	श्री भगवती कुमारी बोगटी कुँवर	का.वा. वडा अध्यक्ष वडा नं. ४		
-----	-------------------------------	------------------------------	--	--

२६.	श्री डम्मर बहादुर कुँवर	का.वा. वडा अध्यक्ष वडा नं. ८		
२७.	श्री नृप विश्वकर्मा	कानून शाखा		

प्रस्तावहरु:

१. रिपोर्टिङ
२. विद्यालय सञ्चालन सम्बन्धमा ।
३. बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुको पारिश्रमिक सम्बन्धमा ।
४. आ.व. २०७७/०७८ का नगरस्तरीय अधुरा आयोजना सञ्चालन सम्बन्धमा ।
५. नगर शिक्षा क्षेत्रको योजना (२०७८-२०८७) अनुमोदन सम्बन्धमा ।
६. विविध

निर्णयहरु:

निर्णय नं. १

प्रस्ताव नं. १ माथि छलफल गर्दा यस साँफेबगर नगरपालिकामा भाद्र २६ गते सम्पन्न तेस्रो कार्यपालिका बैठक यता भए गरेका कार्यक्रम तथा कृयाकलापहरुको बारेमा का.वा.नगर प्रमुखज्यूबाट संक्षिप्त रुपमा रिपोर्ट प्रस्तुत भई वडा तहको रिपोर्टिङ सम्बन्धित वडा अध्यक्षको प्रस्तुति पश्चात कार्य सञ्चालनार्थ देखिएका समस्या तथा कमी कमजोरीलाई का.वा नगर प्रमुखज्यूको सम्बोधन सहित आपसी सहमती तथा सहकार्यबाट समाधान गर्ने गरी रिपोर्टिङ कार्य सम्पन्न गरियो ।

निर्णय नं. २

प्रस्ताव नं. २ माथि छलफल गर्दा यस साँफेबगर नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरु घटस्थापना (असोज २१ गते) देखि कोजाग्रत पूर्णिमा (कार्तिक ०३ गते) सम्म विजया दशमीको अवसरमा बन्द रहने र २०७८ साल कार्तिक ०४ गते देखि पुनः १७ गते सम्म सञ्चालन गर्ने गरी सबै विद्यालयहरुलाई जानकारी गराउन यस नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखालाई निर्देशन गर्ने सर्वसम्मत निर्णय पारित गरियो ।

निर्णय नं. ३

प्रस्ताव नं. ३ माथि छलफल गर्दा यस साँफेबगर नगरपालिका अन्तर्गत बाल विकास केन्द्रमा कार्यरत सहजकर्ता र विद्यालय कर्मचारीहरुको पारिश्रमिक नेपाल सरकारले आ.व. २०७८/०७९ को बजेट बक्तव्य मार्फत सार्वजनिक गरेको व्यवस्था बमोजिम तपसिल अनुसार पारिश्रमिक उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने सर्वसम्मत निर्णय पारित गरियो ।

तपसिल:

क्र.सं.	पद	नेपाल सरकार	नगरपालिका	जम्मा
१	कार्यालय सहयोगी	८०००/-	५०००/-	१३०००/-
२	बाल विकास सहजकर्ता	८०००/-	७०००/-	१५०००/-
३	लेखापाल	१३५००/-	३५००/-	१७०००/-

**निर्णय
नं. ४**

प्रस्ताव

नं. ४ माथि छलफल गर्दा यस साँफेबगर नगरपालिका अन्तर्गत आ.व. २०७७/०७८ का तपसिल बमोजिमका नगरस्तरीय अधुरा आयोजनाहरु चालु आ.व. २०७८/०७९ निर्माण सम्पन्न गर्ने गरी बजेट व्यवस्था गर्न प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने सर्वसम्मत निर्णय पारित गरियो ।

तपसिल

क्र.सं.	आयोजनाहरु	विनियोजित रकम	भुक्तानी रकम	बाँकी रकम
१	कालिका टोल डिप बोरिङ खानेपानी निर्माण योजना	१८ ०००००/-	७५००००/-	१०५००००/-
२	बागभिडी डिप बोरिङ जाल्पादेवी	१३०००००/-	५२००००/-	७८००००/-
३	नौलाकोट डिप बोरिङ	३१०००००/-	२११३३३१/-	९८६६६९/-
	जम्मा	६२,००,०००/-	३३,८३,३३१/-	२८,१६,६६९/-

निर्णय नं. ५

प्रस्ताव नं. ५ माथि छलफल गर्दा यस साँफेबगर नगरपालिकाको नगर शिक्षा क्षेत्रको योजना (२०७८-२०८७) अनुमोदनका लागि १४ वटै वडा कार्यालयलाई अध्ययनका लागि १/१ प्रति उपलब्ध गराउने र वडा कार्यालयबाट प्राप्त सुझावका आधारमा आवश्यक संशोधन सहित आगामी बैठक बाट अनुमोदन गर्ने सर्वसम्मत निर्णय पारित गरियो ।

उल्लेखित निर्णयहरु पारित गर्दै आजको बैठक सम्पन्न गरियो ।